

Gen

Chapter 29

Nepali Interlinear

Reference: Nepali ERV

1 **וַיִּשָׂא** **יַעֲקֹב** **רְגְלָיו** **וַיָּלֶךְ** **אֶרְצָה** **בְּנֵי-קָרְם:**
र-उठाए याकूबले आफ्ना-खुट्टा र-गयो देशमा पूर्वको मानिसहरूको
H5375 H3290 H7272 H3212 H0776

तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।

2 **וַיֵּרָא** **וְהָנָה** **בְּשָׂדָה** **וְהָנָה** **שָׁם** **שְׁלֹשָׁה** **עֲרָרִי** **צֹאן** **רֹבְצִים** **עֲלֶיהָ**
र-देख्यो र-हेर र-हेर मैदानमा-थियो इनार र-हेर तीन त्यहाँ र-हेर बगालहरूका भेडाहरू बसिरहेका-थिए त्यसमाथि
H7200 H2009 H0875 H2009 H0875 H2009 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875

כִּי **מֵן** **הַבָּאָר** **הָהוּא** **יִשְׁקוּ** **הָעֲרָרִים** **וְהָאֶבֶן** **גְּדֹלָה** **עַל-** **פִּי**
किनभने बाट इनार त्यो पानी-खुवाउने-थिए बगालहरूलाई र-ढुङ्गा ठूलो मुखमा-थियो
H0875 H1931 H0875 H0875

הַבָּאָר:
इनारको
H0875

याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवाललाई ढाकेको थियो।

3 **וַיִּנְאֲסֹפוּ** **שָׁמָּה** **כָּל-** **הָעֲרָרִים** **וַיִּלְלוּ** **אֶת-** **הָאֶבֶן** **מֵעַל** **פִּי** **הַבָּאָר**
र-भेला-हुन्थ्यो त्यहाँ सबै बगालहरू र-गल्त्याउने-थिए र-ढुङ्गा र-ढुङ्गा बाट मुखबाट इनारको
H0622 H0833 H3605 H5739 H1556 H0853 H0068 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875

וְהִשְׁקוּ **אֶת-** **הַצֹּאן** **וְהִשִּׁיבוּ** **אֶת-** **הָאֶבֶן** **עַל-** **פִּי** **הַבָּאָר** **לְמַקְמָה:**
र-पानी-खुवाउने-थिए र-पानी-खुवाउने-थिए भेडाहरूलाई र-फर्काउने-थिए र-ढुङ्गा र-ढुङ्गा मुखमा इनारको आफ्नो-ठाउँमा
H8248 H0853 H6629 H7725 H0853 H0853 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875 H0875

जब सबै भेडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।

4 **וַיֹּאמֶר** **לָהֶם** **יַעֲקֹב** **אָחִי** **מֵאִין** **אַתֶּם** **וַיֹּאמְרוּ** **מִחָרָן** **אַנְחָנוּ:**
र-भने तिनीहरूलाई याकूबले मेरा-दाजुहरू कहाँबाट हो-तिमीहरू र-तिनीहरूले-भने हामी हारानबाट हामी
H0559 H3290 H0251 H0370 H0853 H0559 H0559 H0587 H0587 H0587 H0587 H0587 H0587 H0587 H0587

याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हो?” तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”

5 **וַיֹּאמֶר** **לָהֶם** **הִידְעָתֶם** **אֶת-** **לָבָן** **בֶּן-נָחוֹר** **וַיֹּאמְרוּ** **יָדְעָנוּ:**
र-भने तिनीहरूलाई चिन्छौ-तिमीहरूले तिनीहरूलाई लाबानलाई छोरा नाहोरको र-तिनीहरूले-भने चिन्छौं
H0559 H0853 H3045 H0853 H0853

फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?” गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।”

6 **וַיֹּאמֶר** **לָהֶם** **הַשָּׁלוֹם** **לָו** **וַיֹּאמְרוּ** **שָׁלוֹם** **וְהָנָה** **רַחֵל** **בְּתוֹ** **בְּאָה**
र-भने तिनीहरूलाई कुशल-छन् उनी कुशल-छन् र-भने र-हेर राहेल उनकी-छोरी आइरहेकी-छिन्
H0559 H7965 H0559 H0559

עַם- **הַצֹּאן:**
भेडाहरूसँग
H6629

तब याकूबले भने, “तिनी कुशलै त होलान्?” तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”

7	וַיֹּאמֶר	הָן	עוֹד	הַיּוֹם	נִחַל	לֹא	עַתָּה	הַאֲסֵף	הַמִּקְנֵה	הַשָּׂקִי	הַצֹּאֵן
	र-भने	हेर्नुस्	अझै	दिन	लामो-छ	समय-छैन	समय	भेला-गर्ने	पशुहरूलाई	पानी-खुवाइदेऊ	भेडाहरूलाई
	H0559	H2005	H5750	H3117		H3808	H6256	H0622	H4735	H8248	H6629

וּלְכוּ
र-जाऊ
H3212

याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिमी लागि भेडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”

8	וַיֹּאמְרוּ	לָא	נוֹכַח	עַד	אֲשֶׁר	יֵאֲסֹפוּ	כֹּל-	הַעֲרִיִּים	וַיִּגְלְלוּ	אֶת-	הָאֶבֶן
	र-तिनीहरूले-भने	सक्दैनौं	हामीले	सम्म	जबसम्म	भेला-हुन्	सबै	बगालहरू	र-गल्ल्याउन्	—	ढुङ्गा
	H0559	H3808	H3201	H5704		H0622	H3605	H5739	H1556	H0853	H0068

מַעַל
बाट
H6310

פִּי
मुखबाट
H0875

הַבָּאֵר
इनारको
H0875

וְהַשְׁקִינוּ
र-पानी-खुवाउनेछौं
H8248

הַצֹּאֵן:
भेडाहरूलाई
H6629

तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”

9	עוֹרְבוּ	מִדְּבַר	עִמָּם	וּרְחַל	בָּאָה	עַם-	הַצֹּאֵן	אֲשֶׁר	לְאֶבְיָה	כִּי
	अझै	कुरा-गर्दै-थियो	तिनीहरूसँग	र-राहेल	आइन्	—	भेडाहरूसँग	जो	उनकी-बुबाका-थिए	किनभने
	H5750	H1696		H7354	H0935		H6629		H0001	

הָוּא:
थिइन्
H1931

רְעָה
गोठाली

याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)

10	וַיְהִי	כַּאֲשֶׁר	רָאָה	יַעֲקֹב	אֶת-	רַחֵל	בַּת-	לְבָן	אֶחָי	אִמּוֹ	וְאֶת-	צֹאֵן
	र-भयो	जब	देख्यो	याकूबले	—	राहेललाई	छोरी	लाबानकी	दाजु	आफ्नी-आमाको	र	भेडाहरू
	H1961		H7200	H3290	H0853	H7354	H1323	H0251		H0517	H0853	H6629

לְבָן	אֶחָי	אִמּוֹ	וַיִּנָּשׂ	יַעֲקֹב	וַיִּגְלַ	אֶת-	הָאֶבֶן	מֵעַל	פִּי	הַבָּאֵר
लाबानका	दाजु	आफ्नी-आमाको	र-नजिक-गयो	याकूब	र-गल्ल्यायो	—	ढुङ्गा	बाट	मुखबाट	इनारको
H0251	H0251	H0517	H5066	H3290	H1556	H0853	H0068	H6310	H0875	

וַיִּשָּׂק
र-पानी-खुवायो
H8248

אֶת-
—
H0853

צֹאֵן
भेडाहरू
H6629

לְבָן
लाबानका
H0251

אֶחָי
दाजु
H0251

אִמּוֹ:
आफ्नी-आमाका
H0517

राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।

11	וַיִּשָּׂק	יַעֲקֹב	לְרַחֵל	וַיִּשָּׂא	אֶת-	קִלְוָ	וַיִּבְרָךְ:
	र-चुम्बन-गयो	याकूबले	राहेललाई	र-उचाले	—	आफ्नो-स्वर	र-रोयो
	H3290		H7354	H5375	H0853		H1058

त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो।

12	וַיִּגַּד	יַעֲקֹב	לְרַחֵל	כִּי	אֶחָי	אֶבְיָה	הָוּא	בֶּן-	רַבְּקָה	הָוּא	וַתִּרְמָץ
	र-बतायो	याकूबले	राहेललाई	कि	दाजु	उनकी-बुबाको	उनी	छोरा	रिबकाको	उनी	र-दौडिन्
	H5046	H3290	H7354		H0251	H0001	H1931		H7259	H1931	H7323

וַתִּגַּד
र-बताइन्
H5046

לְאֶבְיָה:
आफ्नो-बुबालाई
H0001

שָׁבָה	אָחֵר	לְאִישׁ	אֶתָּה	מִדְּבַרְךָ	לְךָ	אֶתָּה	דְּבַרְךָ	טוֹב	לְבָן	וַיֹּאמֶר	19
बस	अर्को	अर्को-मानिसलाई	उनलाई	दिनुभन्दा-मैले	तिमीलाई	उनलाई	दिनुम-उनलाई	राम्रो	लाबानले	र-भने	
H3427	H0312	H0376	H0853	H5414		H0853	H5414			H0559	

עִמָּדִי:
मसँग
[H5978](#)

लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”

אֶחָדִים	כִּימִים	בְּעֵינַי	וַיְהִי	שָׁנִים	שִׁבְעַ	בְּרַחֵל	יַעֲקֹב	וַיַּעֲבֹד	20
केही	केही-दिनहरू-जस्तै	उनको-नजरमा	र-थिए	वर्ष	सात	राहेलको-लागि	याकूबले	र-सेवा-गर्‍यो	
H0259	H3117		H1961	H8141	H7651	H7354	H3290	H5647	

אֶתָּה:
उनलाई
[H0853](#)

בְּאֵהֶבְתָּ
मायाको-कारणले
[H0157](#)

याकूबले सात वर्षसम्म लाबानको सेवा गर्‍यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।

וַאֲבֹאָה	יָמָי	מִלְאָן	כִּי	אֲשֶׁרַי	אֶת-	הַדָּבָר	לְבָן	אֶל-	יַעֲקֹב	וַיֹּאמֶר	21
र-जानेछु-म	मेरा-दिनहरू	पूरा-भए	किनभने	मेरी-पत्नी	—	देऊ	लाबानलाई	—	याकूबले	र-भने	
H0935	H3117	H4390		H0802	H0853	H3051		H0413	H3290	H0559	

אֵלַיָּהּ:
उनकहाँ
[H0413](#)

सात वर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुं। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”

מִשְׁתָּה:	וַיַּעַשׂ	הַמָּקוֹם	אֲנִשִּׁי	כָּל-	אֶת-	לְבָן	וַיֹּאמֶר	22
भोज	र-बनायो	त्यस-ठाउँका	मानिसहरू	सबै	—	लाबानले	र-भेला-गर्‍यो	
H4960		H4725	H0376	H3605	H0853		H0622	

यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि

אֵלַיָּהּ:	וַיָּבֵא	אֵלָיו	אֶתָּה	וַיָּבֵא	בְּתוֹ	לְאָה	אֶת-	וַיִּקַּח	בְּעָרֶב	וַיְהִי	23
उनकहाँ	र-गयो	उनकहाँ	उनलाई	र-ल्यायो	उनकी-छोरी	लेआलाई	—	र-लियो	साँझमा	र-भयो	
H0413	H0935	H0413	H0853	H0935	H1323	H3812	H0853	H3947	H6153	H1961	

त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।

שִׁפְחָה:	בְּתוֹ	לְאָה	שִׁפְחָתוֹ	וּלְפָה	אֶת-	לָהּ	לְבָן	וַיִּתֵּן	24
दासी-बनाई	उनकी-छोरीको	लेआलाई	आपनी-दासी	जिल्पा	—	उनलाई	लाबानले	र-दियो	
H8198	H1323	H3812	H8198	H2153	H0853			H5414	

(लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)

לִי	עָשִׂיתָ	אֵת	מֵה-	לְבָן	אֶל-	וַיֹּאמֶר	לְאָה	הֲוֵא	וְהִגַּה-	בְּכֹרֶךָ	וַיְהִי	25
मलाई	गर्‍यो-तिमीले	यो	के	लाबानलाई	—	र-भने	लेआ-थिइन्	उनी	र-हेर	बिहानमा	र-भयो	
	H2063	H4100			H0413	H0559	H3812	H1931	H2009	H1242	H1961	

רְמִיתָנִי:
ठग्यौं-मलाई
[H4100](#)

וּלְמָה
र-किन
[H4100](#)

עִמָּדִי
तिमीसँग

עֲבַדְתִּי
सेवा-गर्ने-मैले
[H5647](#)

בְּרַחֵל
राहेलको-लागि
[H7354](#)

הָלֵא
के-होइन
[H3808](#)

बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गर्ने जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”

הַבְּכִירָה:	לְפָנַי	הַצְעִירָה	לְתַת	בְּמִקְוֵי	כֵּן	יַעֲשֶׂה	לֹא-	לְבָן	וַיֹּאמֶר	26
जेठीलाई	ठूली-भन्दा-अघि	सानोलाई	दिनु	हाम्रो-ठाउँमा	यस्तो	गर्ने	गरिन्दैन	लाबानले	र-भने	
H1067	H6440	H6810	H5414	H4725			H3808		H0559	

लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।

מְמַי	תַּעֲבֹד	אֲשֶׁר	בְּעֵבֶרָה	זֹאת	אֶת-	גַּם-	לְ	וּנְתַנָּה	זֹאת	שָׁבַע	מִלֵּא	27
मसँग	सेवा-गर्नेछौं	जो	सेवामा	यो	—	पनि	तिमीलाई	र-दिनेछौं	यो	हप्ता	पूरा-गर	
H5978	H5647		H5656	H2063	H0853	H1571		H5414	H2063	H7620	H4390	
								אֶחָרוֹת:	שָׁנִים	שֶׁבַע-	עוֹד	
								अर्का	वर्ष	सात	अझै	
								H0312	H8141	H7651	H5750	

विवाह-भोजको हप्ताभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”

בְּתוֹ	רָחֵל	אֶת-	לִו	וַיִּתֵּן-	זֹאת	שָׁבַע	וַיִּמְלֵא	כִּן	יַעֲקֹב	וַיַּעַשׂ	28
उनकी-छोरीलाई	राहेल	—	उनलाई	र-दियो	यो	हप्ता	र-पूरा-गन्यो	यसरी	याकूबले	र-गन्यो	
H1323	H7354	H0853		H5414	H2063	H7620	H4390		H3290		
								לְ	לְאִשָּׁה:		
								पत्नी-बनाई	उनको-लागि		
								H0802			

यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।

לְשִׁפְחָה:	לָה	שִׁפְחָתוֹ	בְּלֵהָ	אֶת-	בְּתוֹ	לְרָחֵל	לְבִן	וַיִּתֵּן	29
दासी-बनाई	उनलाई	आफ्नी-दासी	बिल्हा	—	उनकी-छोरीको	राहेललाई	लाबानले	र-दियो	
H8198		H8198		H0853	H1323	H7354		H5414	

(लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए।)

עִמּוֹ	וַיַּעֲבֹד	מִלֵּאָה	רָחֵל	אֶת-	גַּם-	וַיֵּאָהֵב	רָחֵל	אֶל-	גַּם	וַיִּבֵּא	30
उनसँग	र-सेवा-गन्यो	लेआभन्दा-बढी	राहेललाई	—	पनि	र-माया-गन्यो	राहेलकहाँ	—	पनि	र-गयो	
H5647		H3812	H7354	H0853	H1571	H0157	H7354	H0413	H1571	H0935	
								אֶחָרוֹת:	שָׁנִים	שֶׁבַע-	עוֹד
								अर्का	वर्ष	सात	अझै
								H0312	H8141	H7651	H5750

यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।

עֲקָרָה:	וּרְחֵל	רַחֲמָנָה	אֶת-	וַיִּפְתָּח	לֵאָה	שָׁנֹאָה	כִּי-	יְהִינָה	וַיֵּרָא	31
बाँझी-थिइन्	तर-राहेल	उनको-गर्भ	—	र-खोल्थो	लेआ	घृणा-गरिएकी-थिइन्	कि	परमप्रभुले	र-देख्यो	
H6135	H7354	H7358	H0853		H3812	H8130		H3068	H7200	

परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।

רָאָה	כִּי-	אֶמְרָה	כִּי	רְאוּבֵן	שָׁמוֹ	וַחֲקָרָא	כִּן	וַתֵּלֵד	לֵאָה	וַתֵּהָרֵג	32
देख्नुभयो	किनभने	भनिन्	किनभने	रूबेन	उसको-नाम	र-राखिन्	छोरा	र-जन्माइन्	लेआ	र-गर्भवती-भइन्	
H7200		H0559		H7205	H8034	H7121		H3205	H3812	H2029	
					אִשִּׁי:	יְאֹהֲבֵנִי	עַתָּה	כִּי	בְּעֵנָי	יְהִינָה	
					मेरो-पतिले	माया-गर्नेछन्-मलाई	अब	किनभने	मेरो-दुखमा	परमप्रभुले	
					H0376	H0157	H6258		H6040	H3068	

लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखिन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”

אָנְכִי	שְׁנוּאַה	כִּי-	יְהוָה	שָׁמַע	כִּי-	וְהָאָמַר	בֵּן	וְהוֹלֵד	עוֹד	וְהוֹהֵר	33
म	घृणा-गरिएकी	किनभने	परमप्रभुले	सुनुभयो	किनभने	र-भनिन्	छोरा	र-जन्माइन्	फेरि	र-गर्भवती-भइन्	
H0595	H8130		H3068	H8085		H0559		H3205	H5750	H2029	
			שָׁמְעוּ:	שָׁמוֹ	וְתִקְרָא	וְהָ	אֶת-	גַּם-	לִי	וַיִּתֵּן	
			शिम्योन	उसको-नाम	र-राखिन्	यो	—	पनि	मलाई	र-दिनुभयो	
			H8095	H8034	H7121	H2088	H0853	H1571	H5414		

लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माइन्। उनले त्यस छोरोको नाउँ शिमोन राखिन्। लेआले भनीन्, “परमप्रभुले सुनु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”

כִּי-	אֵלָי	אִשִּׁי	יְלֵהָ	הַפַּעַם	עַתָּה	וְהָאָמַר	בֵּן	וְהוֹלֵד	עוֹד	וְהוֹהֵר	34
किनभने	मसँग	मेरो-पति	जोडिनेछन्	यस-पटक	अब	र-भनिन्	छोरा	र-जन्माइन्	फेरि	र-गर्भवती-भइन्	
	H0413	H0376		H6471	H6258	H0559		H3205	H5750	H2029	
			לֵוִי:	שָׁמוֹ	קָרָא-	בֶּן	עַל-	בְּנִים	שְׁלֹשָׁה	לִו	יְלֵהָ
			लेवी	उसको-नाम	राखियो	त्यसैले	यसकारण	छोराहरू	तीन	उनलाई	जन्माइदिएँ-मैले
			H3878	H8034	H7121			H7969	H3205		

लेआ फेरि गर्भवती भई र छोरो जन्माइ। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”

עַל-	יְהוָה	אֶת-	אוֹרָה	הַפַּעַם	וְהָאָמַר	בֵּן	וְהוֹלֵד	עוֹד	וְהוֹהֵר	35
यसकारण	परमप्रभुलाई	—	प्रशंसा-गर्नेछु	यस-पटक	र-भनिन्	छोरा	र-जन्माइन्	फेरि	र-गर्भवती-भइन्	
	H3068	H0853	H3034	H6471	H0559		H3205	H5750	H2029	
			מִלְדָּת:	וְתִעָמַד	יְהוּדָה	שָׁמוֹ	קָרָא	בֶּן		
			जन्म-दिनबाट	र-रोकिइन्	यहूदा	उसको-नाम	राखिन्	त्यसैले		
			H3205	H5975	H3063	H8034	H7121			

त्यसपछि लेआले अझ अर्को छोरो जन्माइ र उसको नाउँ यहूदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखिन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”